

# Zec

## Chapter 5

Nepali Interlinear

Reference: Nepali ERV

עֲבָדָה : מְנוּחָה וְהָנָה וְאָרְאָה עֵינַי וְאֲשָׁא וְאֶשְׁוֹב 1  
उडिरहेको। पत्रको-मुट्टो र-हेर र-हेर मेरा-आँखाहरू र-उठाएँ र-मैले-फेरि  
[H4039](#) [H2009](#) [H7200](#) [H5375](#) [H7725](#)

तब म उँभो हेर्दै फर्किँएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुट्टो देखें।

אֲרָכָה עֲבָדָה מְנוּחָה רָאָה אֲנִי וְאֶמַר רָאָה אֶתְּהָ מָה אֵלָי וְיִאמְרוּ 2  
त्यसको-लम्बाइ उडिरहेको पत्रको-मुट्टो देख्दछु मैले र-मैले-भनें देख्दछौ? तिमीले के मलाई र-भन्यो  
[H1589](#) [H4039](#) [H7200](#) [H0589](#) [H0559](#) [H7200](#) [H4100](#) [H0413](#) [H0559](#)  
בְּאֶמְרָה : עֲשָׂר וְרַחֲבָה רְבִיבָה בְּאֶמְרָה עֲשָׂרִים  
हातमा। दश र-त्यसको-चौडाइ हातमा बीस  
[H6235](#) [H7341](#) [H6242](#)

स्वर्गदूतले मलाई सोधे, “तिमाले के देख्यौ?” मैले भनें, “मैले एटा उड्दै गरेको पत्रको मुट्टो देखें, यो मुट्टो बीस हात लामो अनि दशहात चौडादार छ।”

הַגִּבּוֹר כָּל-כִּי הָאָרֶץ כָּל-כִּי עֲלֵ-הַיּוֹצְאֹת הָאֵלֶּה זָאת אֵלָי וְיִאמְרוּ 3  
चोरी-गर्ने हरेक किनकि पृथ्वीको सबै सम्पूर्ण माथि बाहिर-आउने शराप-हो यो मलाई र-भन्यो  
[H1589](#) [H3605](#) [H0776](#) [H3605](#) [H6440](#) [H3318](#) [H0423](#) [H2063](#) [H0413](#) [H0559](#)  
נִקְחָ : כְּמוֹהָ מָזָה הַנְּשָׁבַע וְכָל-נִקְחָ כְּמוֹהָ מָזָה  
निकालिनेछ। त्यस-अनुसार यसबाट झूटो-शपथ-खाने र-हरेक निकालिनेछ त्यस-अनुसार यसबाट  
[H5352](#) [H3644](#) [H2088](#) [H7650](#) [H3605](#) [H5352](#) [H3644](#) [H2088](#)

त्यस पछि स्वर्गदूतले मलाई भने, “त्यहाँ पत्रको मुट्टोमा एटा श्राप लेखिएकोछ। मुट्टोको एका पट्टि चोरहरूको बिषयमा सराप लेखिएकोछ अनि अर्को पट्टि ती झुटो बोल्ने मानिसहरूको बिषयमा श्राप लेखिएकोछ जब तिनीहरूले शपथ लिन्छ।

וְאֵל-הַגִּבּוֹר וְאֵל-בֵּית אֵל-וְבֵיתָה זְבָאוֹת יְהוָה נָאם הַיּוֹצְאֹת 4  
र-त्यस चोरको घरमा त्यस र-त्यो-पस्नेछ सर्वशक्तिमान्त्ले परमप्रभु घोषणा-गर्नुहुन्छ मैले-पठाएको-छु-त्यसलाई  
[H0413](#) [H1590](#) [H0413](#) [H0935](#) [H3068](#) [H5002](#) [H3318](#)  
עֵצִי וְאֵת-וְכִלְתִּי וְבֵיתִי בְּתוֹךְ וְלִנְהָ לְשֹׁקֵר בְּשֵׁמִי הַנְּשָׁבַע בֵּית 5  
काठहरू त्यसको र-नाश-गर्नेछ त्यसको-घरको भित्र र-बस्नेछ झूटो मेरो-नाममा झूटो-शपथ-खानेको घरमा  
[H6086](#) [H0853](#) [H3615](#) [H8432](#) [H8267](#) [H8034](#) [H7650](#)  
וְאֵת- : אֲבִי :  
र-त्यसको दुङ्गाहरू।  
[H0068](#) [H0853](#)

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘म यो पत्रलाई चोरहरूको घर अनि झुटा मानिसहरूको घरमा पठाउनेछु। जसले झुटो शपथ खान मेरो नाउँको प्रयोग गर्छन्। यो मुट्टो त्यहीँ बस्नेछ अनि ती घरहरू नष्ट पार्नेछ, यहाँ सम्म कि दुङ्गा र काठको खम्बा पनि नष्ट भएर जानेछ।’”

מָה וְרָאָה עֵינַי נָא שָׂא אֵלָי וְיִאמְרוּ כִי הַרְבֵּה הַמְנוּחָה וַיֵּצֵא 5  
के र-हेर तिम्रा-आँखाहरू अब उठाओ मलाई र-भन्यो मसँग बोल्ने स्वर्गदूत र-बाहिर-आयो  
[H4100](#) [H7200](#) [H4994](#) [H5375](#) [H0413](#) [H0559](#) [H1696](#) [H4397](#) [H3318](#)  
הַיּוֹצְאֹת : הַיּוֹצְאֹת  
यो। बाहिर-आउने  
[H2063](#) [H3318](#)

त्यस समयमा मसँग कुरा गरिरहेका स्वर्गदूत बाहिर गए। उनले मलाई भने, “हेर अनि निरीक्षण गर के भइरहेछ।”

עֵינֵם	זֹאת	וַיֹּאמֶר	הַיּוֹצֵאת	הָאִיפָה	זֹאת	וַיֹּאמֶר	הֲיֵא	מֶה	וַיֹּאמֶר	6
तिनीहरूको-आँखा-हो	यो	र-भन्यो	बाहिर-आउने	नाप्रे-भाँडो-हो	यो	र-भन्यो	यो?	के-हो	र-मैले-सोधें	
	<a href="#">H2063</a>	<a href="#">H0559</a>	<a href="#">H3318</a>	<a href="#">H0374</a>	<a href="#">H2063</a>	<a href="#">H0559</a>	<a href="#">H1931</a>	<a href="#">H4100</a>	<a href="#">H0559</a>	

בְּכָל־  
הָאָרֶץ :  
सबै  
पृथ्वीमा।  
[H0776](#) [H3605](#)

मैले भनें, “यो के हो?” उनले भने, “त्यो एउटा नाप्रे बाल्टी हो जो उनले बकिरहेकी छे।” उनले यसो पनि भने, “यो बाल्टी सम्पूर्ण भूमीको पापहरु नाप्रे बनिएको हो।”

הַעֲפָרָת	אֶבֶן	אֶת־	וַיִּשְׁלַח	הָאִיפָה	תּוֹךְ	אֵל־	אֶתָּה	וַיִּשְׁלַח	הַרְשָׁעָה	זֹאת	וַהֲגִהָ	7
सिसाको	ढुङ्गा	त्यो	र-फाल्यो	नाप्रे-भाँडोको	भित्र	त्यस	त्यसलाई	र-फाल्यो	दुष्टता-हो	यो	र-हेर	
<a href="#">H5777</a>	<a href="#">H0068</a>	<a href="#">H0853</a>	<a href="#">H7993</a>	<a href="#">H0374</a>	<a href="#">H8432</a>	<a href="#">H0413</a>	<a href="#">H0853</a>	<a href="#">H7993</a>	<a href="#">H7564</a>	<a href="#">H2063</a>	<a href="#">H2009</a>	

बाल्टीको ढकनी सीसाले बनाएको थियो। जब त्यो खोलियो एउटी स्त्री त्यो भित्र बसिरहेकी भेट्टाएँ।

הַעֲפָרָת	אֶבֶן	אֶת־	וַיִּשְׁלַח	הָאִיפָה	תּוֹךְ	אֵל־	אֶתָּה	וַיִּשְׁלַח	הַרְשָׁעָה	זֹאת	וַיֹּאמֶר	8
सिसाको	ढुङ्गा	त्यो	र-फाल्यो	नाप्रे-भाँडोको	भित्र	त्यस	त्यसलाई	र-फाल्यो	दुष्टता-हो	यो	र-भन्यो	
<a href="#">H5777</a>	<a href="#">H0068</a>	<a href="#">H0853</a>	<a href="#">H7993</a>	<a href="#">H0374</a>	<a href="#">H8432</a>	<a href="#">H0413</a>	<a href="#">H0853</a>	<a href="#">H7993</a>	<a href="#">H7564</a>	<a href="#">H2063</a>	<a href="#">H0559</a>	

אֵל־  
פִּיהָ :  
—  
मुखमा।  
त्यस  
[H6310](#) [H0413](#)

तब स्वर्गदूतले भने, “यो स्त्री दुष्ट हो।” तब उनले त्यसलाई बाल्टिन भित्र फ्याँकि दिए अनि सिसाले छोपी दिए।

בְּכַנְפֵיהֶם	וַיִּרְוַח	וַיּוֹצֵאת	נְשִׁים	וַהֲגִהָ	וַיֹּאמֶר	עֵינַי	וַאֲשָׁא	9
तिनीहरूका-पखेटाहरूमा	र-हावा	बाहिर-आउने	स्त्रीहरू	दुईजना	र-हेर	मेरा-आँखाहरू	र-मैले-उठाएँ	
<a href="#">H3671</a>	<a href="#">H7307</a>	<a href="#">H3318</a>	<a href="#">H0802</a>	<a href="#">H8147</a>	<a href="#">H2009</a>	<a href="#">H7200</a>	<a href="#">H5375</a>	

הָאָרֶץ	בֵּין	הָאִיפָה	אֶת־	וַתִּשְׁאַנְהָ	הַחֲסִידָה	כְּכַנְפֵי	כְּנָפִים	וּלְהִנָּה	10
पृथ्वी	बीचमा	नाप्रे-भाँडोलाई	त्यो	र-उठाइन्	बग्लीको	सारसको-पखेटा-जस्तो	पखेटाहरू-थिए	र-तिनीहरूसँग	
<a href="#">H0776</a>	<a href="#">H0996</a>	<a href="#">H0374</a>	<a href="#">H0853</a>	<a href="#">H5375</a>	<a href="#">H2624</a>	<a href="#">H3671</a>	<a href="#">H3671</a>	<a href="#">H2007</a>	

וּבֵין  
הַשָּׁמַיִם :  
आकाशको।  
र-बीचमा  
[H8064](#) [H0996](#)

तब मैले मेरो आँखा खोलें अनि दुईजना स्त्रीहरु तिनीहरूको पंखेटाले हावामा बाहिर उड्दै गरेको देखें। तिनीहरूको पंखेटाहरु सारसको जस्तै थिए। तिनीहरूले बाल्टी उठाए अनि यसैसित निरन्तर हावामा उडिरहे।

הָאִיפָה :	אֶת־	מּוֹלְכֹת	הַמָּה	אָנָּה	בֵּי	הַדְּבָר	הַמְלֵאָה	אֵל־	וַיֹּאמֶר	10
नाप्रे-भाँडो?	त्यो	लेजाने-गर्दैछन्	तिनीहरूले	कहाँ	मसँग	बोल्ने	स्वर्गदूतलाई	त्यस	र-मैले-सोधें	
<a href="#">H0374</a>	<a href="#">H0853</a>	<a href="#">H3212</a>	<a href="#">H1992</a>	<a href="#">H0575</a>		<a href="#">H1696</a>	<a href="#">H4397</a>	<a href="#">H0413</a>	<a href="#">H0559</a>	

तब मैले कुरा गरिरहेको ती स्वर्गदूतलाई सोधें, “त्यो बाल्टिन कहाँ लिएर गई रहेका छन्?”

עַל־	שָׁם	וַהֲנִיחָהּ	וַהֲוֹכֵן	שֹׁנֵעַר	בְּאֶרֶץ	בַּיִת	לָהּ	לְבָנוֹת־	אֵלָי	וַיֹּאמֶר	11
माथि	त्यहाँ	र-राखिनेछ	र-तयार-हुनेछ	शिनारको	देशमा	घर	त्यसको-लागि	बनाउन	मलाई	र-भन्यो	
	<a href="#">H8033</a>	<a href="#">H3240</a>		<a href="#">H8152</a>	<a href="#">H0776</a>			<a href="#">H1129</a>	<a href="#">H0413</a>	<a href="#">H0559</a>	

מִכְנֹתָהּ :  
—  
त्यसको-आधारमा।  
[H4369](#)

स्वर्गदूतले मलाई भनें, “तिनीहरु शिनारमा त्यसको निम्ति एउटा मन्दिर बनाउन गईरहे छन्। जब त्यो मन्दिर तयार हुन्छ त्यो बाल्टी उसकै आधारमा राखिनेछ।”